



**Division of the
Superintendent**
15701 E. First Ave.
Aurora, CO 80011

Phone
303-344-8060

FAX
303-326-1280

www.aps.k12.co.us

निरीक्षक मुनको आमाबुवा, अभिभावक र समुदायलाई अद्यावधिक

औरोरा पब्लिक स्कूल समुदाय:

मैले जुलाई 2013 देखि APS को निरीक्षकको रूपमा सेवा गर्ने सौभाग्य पाएको छु। यस अवधिमा, APS मा सबै विद्यार्थी सफल हुनु भनि सुनिश्चित गर्न केले काम गरिरहेको छ र के परिवर्तन गर्न आवश्यक छ भन्ने बारे अध्ययन गर्न हामीले आमाबुवा, कर्मचारी, विद्यार्थी र औरोरा समुदायसँग छलफल गरेका छौं।

यी वार्तालापहरूबाट, स्पष्ट धारणा अगाडि आएको छ। प्रत्येक विद्यार्थीका आवश्यकताहरू अझ राम्रोसँग पूरा गर्न APS लाई यसका प्रणालीहरूलाई नयाँ रूप दिन आवश्यक थियो। परिवर्तनहरू गर्दा, हामी हाम्रो क्षमतालाई बढाउन चाहन्छौं किनकी हामीले गर्व महसुस गर्ने धेरै कुरा गर्छन्:

- औरोरा क्वेस्ट K-8 यस राज्यको श्रेष्ठ प्रदर्शन गर्ने स्कूल मध्ये एक हो।
- क्रफर्ड इलिमेन्टरीको प्रधानाध्यापक जेनी पासचिएर (Jenny Passchier) कोलोराडो राष्ट्रिय उत्कृष्ट प्रधानाध्यापक वर्ष हुनुभएको छ।
- करियर र कलेज अध्ययन सीपहरूका लागि APS ले विद्यार्थी प्रमाणपत्र प्रदान गर्न राज्यको नेतृत्व गर्छ।
- शरणार्थी र प्रवासी विद्यार्थी र परिवारहरूको वृद्धि संख्यालाई सहायता गर्न "स्वागत केन्द्र" सिर्जना गर्न APS ले औरोरा सिटी र समुदाय संगठनहरूसँग साझेदार गरेको छ।

यद्यपि, हामीले परिवर्तन गर्नुपर्छ किनकी हाम्रा धेरैजसो विद्यार्थीहरूले राज्यका अन्य विद्यार्थीहरूले जसरी समान शैक्षिक सफलता हासिल गरेका छैनन्।

- APS को चार वर्षे नियमित उत्तीर्ण दर 55.8% छ, जुन राज्यको औसत 77% भन्दा अस्वीकार्य रूपमा कम छ।
- राज्यभरिको 20.1 अंकको तुलनामा APS का विद्यार्थीहरूले ACT मा औसत 17 अंक प्राप्त गर्छन्।
- APS का 46% तेस्रो ग्रेड विद्यार्थीहरू मात्र पठनमा निपुण छन्, जबकी राज्यभरिमा 72% विद्यार्थी पठनमा निपुण छन्।
- विद्यार्थी उपस्थिति र सहभागिता उच्च भएपनि, सफलता सुनिश्चित गर्न हामीले विद्यार्थीहरूलाई प्रत्येक दिन कक्षाकोठामा उपस्थित गराउन आवश्यक छ।



**Division of the
Superintendent**
15701 E. First Ave.
Aurora, CO 80011

Phone
303-344-8060

FAX
303-326-1280

www.aps.k12.co.us

APS 2020: भविष्य निर्माण

हाम्रा चुनौतीहरू सम्बोधन गर्न, हामीले नयाँ रणनीतिक योजना, *APS 2020: भविष्य निर्माण*, विकास गर्न हाम्रो समुदायसँग सहकार्य गरेका छौं जसले हाम्रा दूरदर्शितालाई बढावा दिन्छ: *प्रत्येक विद्यार्थीले सफल भविष्य निर्माण गर्छ।*

हामी हाम्रो दूरदर्शितालाई तीन सामान्य उद्देश्यहरूद्वारा पूरा गर्नेछौं। सबै APS विद्यार्थीहरूसँग निम्न लक्ष्यहरू हुनेछन्:

- उसको वा उनको भविष्यको योजना
- उसको वा उनको योजनामा लागू गरिने सीपहरूको एउटा समूह
- अवसर उपलब्ध गराउने प्रमाणपत्रहरू

प्रत्येक दिन, प्रत्येक विद्यार्थीका लागि अध्ययन तेज गर्न परिवर्तन गर्दै

रणनीतिक योजनाको हिस्साको रूपमा, हाम्रा स्कूल सुधार र शैक्षिक उपलब्धी वृद्धि गर्न हामीले धेरै प्रगतिशील कार्यक्रम र प्रक्रियाहरू सुरु गरेका छौं। हामीले जिल्लाका स्रोतहरूलाई पुनर्गठित र हाम्रा विद्यालयहरूलाई प्रत्यक्ष सहायता गर्न \$6.9 मिलियन छुट्टाएका छौं। यसका साथै, हामीले प्रगतिशील स्कूल नेतृत्वलाई संलग्न गराउन नयाँ प्रक्रियाहरू विकसित गरेका छौं, र विविध शिक्षक र स्टाफको नयाँ भर्ना र उनीहरूलाई स्कूल मै राख्न रणनीतिहरू विकास गरेका छौं।

हाम्रा विद्यार्थीहरू 130 भन्दा बढी राष्ट्रहरूबाट आएका र 130 भन्दा बढी भाषाहरू बोल्ने हुनाले, हामी सबै विद्यार्थीहरूका लागि सफलता बढावा दिन प्रत्येक विद्यार्थीलाई कक्षाकोठामा उपस्थित गराउने विविध क्षमतालाई चित्रण गर्न शिक्षक र स्टाफ सदस्यहरूसँग पनि सहकार्य गरिरहेका छौं।

श्रेष्ठता हासिल गर्न संगठित समुदायहरू

द्रुत रूपमा उपलब्धी सुधार धेरै स्रोतहरू आवश्यक पर्ने स्कूलका लागि, हामीले श्रेष्ठता हासिल गर्न संगठित समुदायहरू नामको बौद्धिक योजना विकसित गरेका छौं। CORE ले प्रत्येक विद्यार्थीका लागि शैक्षिक सफलता सुधार अर्थपूर्ण परिवर्तनहरू सिर्जना गर्न स्कूलहरूका लागि रणनीतिहरू र अति महत्त्वाकांक्षी समयावधिको अभिलाषी सेटलाई पछ्याउँछ।

प्रत्येक विद्यार्थीले सफल भविष्य निर्माण गर्छ

प्रत्येक विद्यार्थीले सफल भविष्य निर्माण गर्छन् भनी सुनिश्चित गर्न हामी यस कार्यलाई निरन्तरता दिनेछौं। APS को शैक्षिक सुधार बारे थप जान्नका लागि, aps2020.aurorak12.org/reform मा जानुहोस्।

हामीले यो महत्त्वपूर्ण कार्य एकलै गर्न सक्दैनौं। विद्यार्थीको उपलब्धी वृद्धिमा मद्दत गर्न हामीसँग साझेदारी गर्न हामी तपाईंलाई आमन्त्रण गर्दछौं। यदि तपाईं स्वयंसेवक अवसरहरू बारे थप जान्न चाहनुहुन्छ भने, कृपया 303-365-5819, एक्सटेन्शन 28947 मा सम्पर्क गर्नुहोस्। तपाईंको सहायता र निरन्तर साझेदारीका लागि तपाईंलाई धन्यवाद।

रिको मुन

निरीक्षक